

Janautthan Samudayic Laghubitta Bikash Bank Limited

Unaudited Quarterly Financial Statement

At the end of 3rd Quarter, 2073/074

(Rs. in '000)

S.N.	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
1	Total Capital & Liabilities (1.1 to 1.7)	595912.18	524004.52	339827.68
1.1	Paid-up Capital	24000.00	24000.00	20000.00
1.2	Reserves and Surplus	31,203.80	27,907.15	23994.13
1.3	Debenture and Bond			
1.4	Borrowings	406,906.87	354450.06	213718.57
1.5	Deposits (a+b)	122970.00	107402.88	69598.88
	a. Domestic Currency	122970.00	107402.88	69598.88
	b. Foreign Currency			
1.6	Income Tax Liabilities		523.15	
1.7	Other Liabilities	10831.51	9721.28	12516.10
2	Total Assets (2.1 to 2.7)	595912.18	524004.52	339827.68
2.1	Cash & Bank Balance	59,462.79	36,150.09	17510.71
2.2	Money at call and short Notice			
2.3	Investments			
2.4	Loans & Advances (a+b+c+d+e+f)	519416.38	470822.33	311750.95
	a. Real Estate Loan	0.00	0.00	0.00
	1. Residential Real Estate Loan (Except Personal Home Loan upto Rs 10 million)			
	2. Business Complex & Residential Apartment Construction Loan			
	3. Income generating Commercial Complex Loan			
	4. Other Real Estate Loan (Including Land Purchase & Plotting)			
	b. Personal Home Loan of Rs. 10 million or less			
	c. Margin Type Loan			
	d. Term Loan			
	e. Overdraft Loan / TR Loan / WC Loan			
	f. Others	519,416.38	470,822.33	311,750.95
2.5	Fixed Assets	4617.87	4559.56	3696.08

2.6	Non Banking Assets			
2.7	Other Assets	12415.14	12472.54	6869.94
3	Profit and Loss Account			
3.1	Interest income	56357.47	34628.78	33956.85
3.2	Interest Expense	20761.67	11077.84	11052.13
A	Net Interest Income (3.1-3.2)	35595.79	23550.94	22904.72
3.3	Fees Commission and Discount			0.00
3.4	Other Operating Income	6966.33	5257.92	10068.62
3.5	Foreign Exchange Gain/Loss (Net)			
B	Total Operating Income (A+3.3+3.4+3.5)	42562.12	28808.86	32973.34
3.6	Staff Expenses	14753.81	10030.36	8390.50
3.7	Other Operating Expenses	5978.85	2717.69	8140.51
C	Operating profit Before Provision (B-3.6-3.7)	21829.45	16060.81	16442.33
3.8	Provision for Possible Loss	2599.74	3280.85	3690.02
D	Operating profit (C-3.8)	19229.71	12779.96	12752.31
3.9	Non Operating Income/Expenses (Net)			
3.10	Write Back of Provision for Possible Loss		1269.30	382.58
E	Profit From Regular Activities (D+3.9+3.10)	19229.71	14049.26	13134.89
3.11	Extraordinary Income/Expenses (Net)			
F	Profit Before Bonus and Taxes (E+3.11)	19229.71	14049.26	13134.89
3.12	Provision For Staff Bonus	1748.16	1277.20	1194.08
3.13	Provision For Tax	5244.47	3831.62	3582.24
G	Net Profit/Loss (F-3.12 -3.13)	12237.09	8940.44	8358.57
4	Ratios			
4.1	Capital Fund to RWA	10.84%	10.74%	14.45%
4.2	Non Performing Loan (NPL) to Total Loan	1.30%	1.52%	1.24%
4.3	Total Loan Loss Provision to total NPL	123.40%	123.40%	178.28%
4.4	Cost of Funds	7.13%	5.55%	4.39%
4.5	CD Ratio (Calculated as per NRB Directives)	291.52%	295.54%	274.45%
4.6	Earning Per share(EPS)	67.98%	74.50%	55.72%
4.7	Return on Equity(ROE)	29.56%	34.45%	25.33%
4.8	Return on Assets(ROA)	2.74%	3.41%	3.28%
4.9	Book Networth	230.02%	216.28%	219.97%

The above figures are subject to change upon otherwise instructions from Statutory Auditors & Supervising Authority.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ को नियम २६ को उपनियम (१) संग सम्बन्धित
आ.व. २०७३/०७४ को तेस्रो त्रैमासिक अवधिको विवरण

१. वित्तीय विवरण :

(क) त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धि विवरण यसै साथ संलग्न गरिएको छ ।

(ख) वित्तीय अनुपातहरु

प्रति शेयर आम्दानी	मुल्य आम्दानी अनुपात	प्रति शेयर नेटवर्थ	कुल सम्पत्तिमा प्रतिफल	तरलता अनुपात
६७.९८ (वार्षिकीकरण)	४०.४४	२२७.०९	२.७४ (वार्षिकीकरण)	११.२२ %

२. व्यवस्थापकीय विश्लेषण:

(क) त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सो को प्रमुख कारण सम्बन्धि विवरण :

कारोबारको वृद्धि संगै बैंकको मौज्दात, आम्दानी र तरलता सन्तोषजनक रुपमा वृद्धि भएको छ ।

(ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण :

बैंकले आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्ने क्रममा १३ वटा शाखा कार्यलयहरुबाट बचत, कर्जा तथा विप्रेषण सेवा प्रदान गर्दै आएको छ । बैंकले नयाँ क्षेत्रमा कार्यक्रम विस्तार गर्ने क्रममा वित्तीय सेवाको पहुँच नपुगेको क्षेत्रमा शाखा विस्तार गरी विपन्न तथा पिछडिएका समुदायलाई वित्तीय सेवा प्रदान गर्ने कार्ययोजना बनाएको छ । बैंकले ग्राहकको आवश्यकतामा आधारित रही विभिन्न खालका योजना सहितको सेवा प्रदान गर्नमा बैंक सदैव प्रतिवद्ध रहनेछ ।

(ग) विगतको अनुभवबाट संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्नसक्ने घटना, अवस्था आदी भएमा सो सम्बन्धि विश्लेषणात्मक विवरण :

बजारमा रहेको तरलताको अभाव, लघुवित्तको संख्या वृद्धि संगै बढ्दै गएको अस्वस्थ प्रतिस्पर्धाका कारण संस्थालाई पर्ने प्रभावका विषयमा व्यवस्थापनको उच्च व्यवस्थापकीय क्षमता र उपयुक्त समयमा उचित निर्णय लिईएकाले संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा कुनै असर परेको छैन ।

३. कानुनी कारवाही सम्बन्धि विवरण :

(क) त्रैमासिक अवधिमा वित्तीय संस्था विरुद्ध कुनै मुद्दा दायर भएको छैन ।

(ख) बैंकको संस्थापक वा संचालकले संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौज्दारी अपराध गरेको सम्बन्धिमा कुनै मुद्दा दायर गरेको वा भएको छैन ।

(ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको छैन ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धि विश्लेषण :

(क) नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकबाट जारी वर्तमान नितिहरु, हालको राजनैतिक, आर्थिक अवस्थाका कारण धितोपत्र बजारलाई असर पारी बजारमा सामान्य उतार चढाव भएता पनि यस बैंकको शेयर कारोबार सन्तोषजनक रहेको छ ।

(ख) स्टक एक्सचेन्ज लिमिटेडको वेबसाइट www.nepalstock.com का अनुसार गत त्रैमास अवधिको शेयर सम्बन्धि विवरण निम्न अनुसारको रहेको छ :

अधिकतम मुल्य	न्यूनतम मुल्य	अन्तिम मुल्य	कारोबार दिन	कारोबार संख्या	कारोबार शेयर संख्या
२८१४	१३४६	२७४९	५१	३९१	६५४१

५. समस्या तथा चुनौति :

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक निति मार्फत २ प्रतिशत विपन्न वर्ग कर्जा आफै लगानी गर्नु पर्ने बाध्यकारी नियमका कारण लघुवित्त बैंकहरुले तरलता अभाव बढ्दो छ । यसका साथै लघुवित्त संस्थाहरुको स्थापना वृद्धीमा हुनु, वाणिज्य बैंक, विकास बैंक, फाइनेन्स कम्पनीहरुले समेत लघुवित्त कार्यक्रम संचालन अस्वस्थ प्रतिस्पर्धा बढ्दो छ । दक्ष कर्मचारीको अभाव र कर्मचारीहरुको बढ्दो टर्नओभरले अझ बढी चुनौति थपिएको छ । यसका साथै नियमनकारी निकायबाट समयसमयमा परिवर्तन भई जारी हुने निति, नियम, देशको अस्थिर राजनैतिक वातावरणका कारण संस्थाको लागि अर्को चुनौति रहेको छ ।

६. संस्थागत सुशासन :

यस वित्तिय संस्थाले संस्थागत सुशासन कायम गर्न बैंकले विभिन्न निति नियमहरु तर्जुमा गरी लागु गरेको छ । संचालकहरुको आचार संहिता पूर्णरुपमा लागु गरिएको छ । कर्मचारी विनियमावलीमा कर्मचारी आचार संहिताको व्यवस्था गरी सोको पूर्ण रुपमा पालना गरिएको छ । नेपाल राष्ट्र बैंकको निति, निर्देशन अनुसार नियमित अनुगमनको व्यवस्था गरी सोको कडाईका साथ पालना गर्ने गराउने गरिएको छ । संस्था भित्र लेखा समिति, आर्थिक निर्देशन समिति, खरिद समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी व्यवस्था तथा सेवा सुविधा समिति, पदपूर्ति समिति जस्ता उपसमितिहरु तथा विभिन्न विभागहरु खडा गरी कार्य सम्पादन गर्ने गरिएको छ । यसका साथै बाह्य लेखा परिक्षण, आन्तरिक लेखा परिक्षण नियुक्ति गर्नुका साथै बैंकको केन्द्रिय कार्यालयमा अनुगमन तथा मुल्यांकन विभाग खडा गरी संस्थागत सुशासनलाई चुस्तदुरुस्त बनाउन व्यवस्थापन हरदम प्रयत्नशील रहनुका साथै प्रतिबद्ध छ । संस्थाको सुशासनलाई उच्च बनाई राख्न आवश्यकता अनुसारको निति निर्देशिकाहरुको तर्जुमा गरी कार्यान्वयन गर्न व्यवस्थापन सदैव प्रतिबद्ध रहने छ ।

७. सत्य, तथ्य सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोष :

आजका मिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धताका सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु की मैले जाने बुझे सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पुर्ण छन् र लगानीकर्ताहरुलाई सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सुचना तथा जानकारीहरु लुकाइएको छैन ।